

खण्ड: ४

संख्या : २

मिति : २०७७/०८/२९



स्थानीय राजपत्र

रुवी भ्याली गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: ४

संख्या: २

मिति: २०७७/०८/२९

भाग : २

न्यून शिक्षक भएका विद्यालयहरूलाई अनुदान वितरण सम्बन्धी कार्यविधि – २०७७

प्रस्तावना: रुवी भ्याली गाउँपालिकाको सातौँ गाउँ सभाबाट आर्थिक वर्ष २०७७ /७८ को लागि पारित शिक्षा सम्बन्धी कार्यक्रमहरूमध्ये शैक्षिक संस्थालाई सहायता कार्यक्रम का लागि विनियोजित रकम खर्च गर्ने प्रयोजनको लागि उपयुक्त कार्यविधि बनाउन वाञ्छनीय भएकोले नेपालको संविधान २०७२ को धारा २२६, संविधानको अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ज) को बुँदा नं २१ ले दिएको अधिकार प्रयोग गरी रुवी भ्याली गाउँपालिका ले न्यून शिक्षक भएका विद्यालयहरूलाई अनुदान वितरण सम्बन्धी कार्यविधि – २०७७ बनाएको हो ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** यस कार्यविधिको नाम रुवी भ्याली गाउँपालिका भित्र सञ्चालित न्यून शिक्षक भएका विद्यालयहरूलाई अनुदान वितरण सम्बन्धी कार्यविधि - २०७७ रहने छ । यो कार्यविधि रुवी भ्याली गाउँकार्यपालिकाको मिति २०७७-०८-२९ को बैठकबाट पारित भई स्थानीय राजपत्रमा प्रकाशित भएको मिति देखि लागु हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-
- क) **गाउँपालिका** भन्नाले रुवी भ्याली गाउँपालिकालाई जनाउँदछ ।
- ख) **शिक्षा समिति** भन्नाले रुवी भ्याली गाउँपालिकाको गाउँ शिक्षा समिति भन्ने बुझ्नु पर्दछ ।
- ग) **शिक्षा शाखा** भन्नाले रुवी भ्याली गाउँपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा भन्ने बुझ्नु पर्दछ ।
- घ) **अनुदान** भन्नाले गाउँपालिका भित्र सञ्चालित विद्यालयहरूमध्ये कम शिक्षक भएका विद्यालयहरूलाई गाउँपालिकाबाट उपलब्ध गराइने विद्यालय सञ्चालन अनुदान भन्ने बुझ्नु पर्दछ ।
- ङ) **मा.वि.** भन्नाले कक्षा ९ देखि १० वा १२ सम्म सञ्चालन हुने विद्यालयलाई जनाउँदछ ।
- च) **आ.वि.** भन्नाले प्रारम्भिक बाल विकास देखि कक्षा ८ सम्म सञ्चालन हुने विद्यालयलाई जनाउँदछ ।

परिच्छेद - २

विद्यालय छनौट गर्ने आधार

३. अनुदानको लागि विद्यालय छनौट गर्ने आधारहरू: यस गाउँपालिकाभित्र सञ्चालनमा रहेका आ.वि. र मा.वि. हरूमा शिक्षक संख्या न्यून भई शैक्षिक गुणस्तरमा असर परेको यथार्थलाई मध्यनजर गर्दै गाउँपालिकाको सातौँ गाउँ सभाबाट विनियोजित बजेट रु. १,१०,००,०००/- (रु. एक करोड दश लाख मात्र) लाई वितरण गर्नको लागि अनुदान एकिन गर्न देहायका आधारहरू अपनाइनेछ।

- क) कक्षा ९-१० वा ९-१२ सञ्चालन भएका विद्यालयहरूमा उच्च मा.वि. अनुदान बाहेक कम्तिमा ३ शिक्षकहरू रहने।
- ख) प्रदेश अनुदान र संघीय शिक्षण अनुदान कोटालाई पनि तहगत शिक्षक दरवन्दीमा गणना गरिने।
- ग) स्वीकृत दरवन्दी, राहत, प्रदेश अनुदान, संघीय शिक्षण अनुदान गरी कम्तिमा ३ शिक्षकहरू नभएका मा.वि. लाई अनुदान वितरणमा विशेष प्राथमिकता दिइने।
- घ) कक्षा ६-८ सम्म सञ्चालन भएका आ.वि. हरूमा कम्तिमा ३ शिक्षकहरू रहने, कक्षा १-५ सम्म सञ्चालन भएका आ.वि. हरूमा कम्तिमा ३ शिक्षकहरू रहने र प्रारम्भिक बाल कक्षामा १ शिक्षक रहने।
- ङ) अनुदान उपलब्ध गराउँदा मा.वि. तहका शिक्षकहरूको लागि मासिक रु. ३०,०००/- (रु. तीस हजार मात्र), आ.वि. (कक्षा ६-८) तहका शिक्षकहरूको

खण्ड: ४

संख्या : २

मिति : २०७७०८।२९

लागि मासिक रू. १५,०००/- (रू. पन्ध्र हजार मात्र), आ.वि. (कक्षा १-५) तहका शिक्षकहरुको लागि मासिक रू. १३,०००/- (रू. तेह्र हजार मात्र) र प्रारम्भिक बाल विकास सहजकर्ताको लागि संघीय ससर्त अनुदान रकममा मासिक रू. ६,०००/- (रू. छ हजार मात्र थप), कक्षा १-१२ सञ्चालित विद्यालयको का.स. लाई रू. १०,०००/ (रू.दश हजार मात्र) तथा पोशाक खर्च प्रति शिक्षक/कर्मचारी लागि रू. १०,०००/- को दरले अनुदान उपलब्ध गराउने । गाउँपालिका अनुदानबाट तलव भत्ता खाने सम्पूर्ण शिक्षक, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुलाई अनुसूची १ बमोजिम तलव भत्ता र पोशाक खर्च उपलब्ध गराइने ।

च) उपरोक्त बुँदा (ड) अनुसार रकम उपलब्ध गराउँदा बाँकी हुन आएको रकम गाउँ शिक्षा समिति तथा गाउँ कार्यपालिकाको बैठकले निर्णय गरे अनुसारको विद्यालयलाई उपलब्ध गराइने ।

परिच्छेद-३

विद्यार्थी संख्या सम्बन्धी व्यवस्था

४. अनुदान वितरणको लागि विद्यार्थी संख्या सम्बन्धी व्यवस्था:

क) प्रारम्भिक बालकक्षाको लागि - विद्यार्थी संख्याको आधारमा १ शिक्षक रहने ।

- ख) आ.वि. कक्षा (१-३) सञ्चालित विद्यालयको लागि - कम्तिमा २ शिक्षकहरू रहने । (विद्यार्थी संख्या ५० भन्दा बढीभएमा थप १ शिक्षक) ।
- ग) आ.वि. कक्षा (१-५) सञ्चालित विद्यालयको लागि - कम्तिमा ३ शिक्षकहरू रहने (विद्यार्थी संख्या ८० भन्दा बढी भएमा थप १ शिक्षक र १२५ भन्दा बढी विद्यार्थी भएमा थप २ शिक्षक रहने सक्नेछ) ।
- घ) आ. वि. कक्षा (६-८) सञ्चालित विद्यालयको लागि- कम्तिमा ३ शिक्षकहरू रहने (विद्यार्थी संख्या ५० भन्दा बढीभएमा थप १ शिक्षक) ।
- ङ) मा.वि. तहमा भने विद्यार्थी संख्यालाई अनुदानको लागि आधार मानिने छैन ।
- च) प्रति कक्षा विद्यार्थीको आधारमा शिक्षक थप गर्दा ४०, ४५ र ५० को ४०% बाट थपभई हुन आउने ५७, ६७ र ७१ विद्यार्थी संख्या भएमा १ (एक) शिक्षक थप गर्न सकिने । सो आधार रहेको तहमा लागू हुने ।
- छ) तहगत दरवन्दि गणना गर्दा माथिल्लो तहमा शिक्षक संख्या कम भएमा योग्यता पुगेका तल्लो तहमा कार्यरत शिक्षकहरूलाई पनि माथिल्लो तहमा गणना गर्न सकिनेछ ।
- ज) **(क - छ)** सम्मका माथि उल्लेखित बुदाँहरू अनुरूप नै धार्मिक विद्यालयलाई पनि अनुदान उपलब्ध गराउन सकिने छ वा एकमुष्ट रकम अनुदान उपलब्ध गराउन सकिनेछ ।

परिच्छेद-४

शिक्षक नियुक्ति प्रक्रिया

- ५) शिक्षक नियुक्ति प्रक्रिया: आ.वि. र मा.वि. तहका विद्यालयहरूलाई उपलब्ध गराइने विद्यालय सञ्चालन अनुदान रकमबाट तलब भत्ता खाने गरी शिक्षक नियुक्ति गर्दा देहायका प्रक्रियाहरू अबलम्बन गर्नु पर्नेछ।
- क) गाउँपालिकाको शिक्षा शाखाबाट शिक्षक नियुक्तिका लागि सिफारिस र अनुमति प्राप्त गर्ने।
- ख) कम्तिमा ७ (सात) दिनको विज्ञापनको सूचना विद्यालय, वडा कार्यालय, शिक्षा शाखा तथा गाउँपालिकाको कार्यालयमा टाँस गर्नुपर्ने।
- ग) निर्धारित तहको लागि स्थायी अध्यापन अनुमति पत्र अनिवार्य बाहेका अन्य सबै शिक्षक सेवा आयोगले तयार गरेको योग्यता र तालिमलाई आधार मानिनेछ।
- घ) शिक्षक छनौट परीक्षा शिक्षा शाखाको संयोजनमा गाउँपालिकामा नै सञ्चालन हुने र सो परीक्षा शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम र पाठ्यभारका आधारमा हुने। वस्तुगत प्रश्न ४० वटा (प्रति प्रश्न १ अंकभारको दरले) र विषयगत प्रश्नहरू ६ वटा (प्रति प्रश्न १० अंकभारको दरले)।
- ङ) लिखित परीक्षामा सफल भएका परीक्षार्थीहरूलाई लिइने अन्तरवार्ताको अंकभार १५ हुनेछ। जसलाई देहायबमोजिम विभाजन गरिनेछ।

- व्यक्तित्व-२ अंक

- प्रस्तुतीकरण -२ अंक
- विषयवस्तुको ज्ञान-३ अंक
- शिक्षण सीप तथा प्रविधिको ज्ञान-३ अंक
- सम्बन्धित तहका लागि निर्धारित योग्यता वापत बढीमा ३ अंक (प्रथम श्रेणीको लागि-३, द्वितीय श्रेणीको लागि-२ र तृतीय श्रेणीको लागि -१ अंक)
- माथिल्लो योग्यता वापत बढीमा २ अंक (प्रथम श्रेणीको लागि-२ र अन्य श्रेणीको लागि १ अंक) ।

परिच्छेद - ५

शिक्षा शाखाको काम, कर्तव्य र अधिकारहरु

६) अनुदान वितरणको लागि शिक्षा शाखाको काम र कर्तव्यहरु:

क) विद्यार्थी संख्या तथा तहगत रूपमा विद्यालयले प्राप्त गर्ने विद्यालय सञ्चालन अनुदान रकम एकिकन गर्ने ।

ख) अनुदान रकम एकिकन भएपछि सो विवरणलाई गाउँ शिक्षा समितिको बैठकमा पेश गर्ने ।

ग) गाउँशिक्षा समितिबाट निर्णय भएपश्चात सो को प्रतिलिपि सहित लेखा शाखामा पेश गरी सम्बन्धित विद्यालयलाई रकम निकासो दिने ।

घ) यस कार्यविधिको प्रतिकुल नहुने गरी सोही तहका शिक्षक नियुक्तिमा समन्वय र सहजीकरण गर्ने ।

ड) शिक्षक नियुक्तिको जानकारी शिक्षा समितिको बैठकमा पेश गर्ने ।

च) गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरूको तह र विद्यार्थी संख्याको आधारमा पालिका अनुदानबाट तलब भत्ता खाने शिक्षक संख्या एकिन गरी गाउँकार्यपालिका बाट निर्णय गरेपछि अनुदान उपलब्ध गराउने कार्य शुरु गर्ने ।

परिच्छेद-६

विविध

७. अनुदान वितरण सम्बन्धी विशेष व्यवस्था: यस कार्यविधिमा जे लेखिएता पनि हाल आ.वि. तथा मा.वि. तहमा गाउँकार्यपालिको निर्णय बमोजिम पालिका अनुदानमा कार्यरत योग्यता पुगेका (प्रा.शि.को लागि प्रमाणपत्र तह वा सो सरह, नि.मा.वि.को लागि प्रमाणपत्र तह वा सो सरह र मा.वि. को लागि स्नातक वा सो सरह) शिक्षकहरूलाई सोही तहमा निरन्तर काम गर्न कुनै बाधा पर्ने छैन । योग्यता नपुगेका शिक्षकहरूको हकमा भने शैक्षिक सत्र २०७८ वैशाख १ गतेबाट लागु हुने गरी सो पदबाट हटाइनेछ । यस गाउँपालिकाको सबै विद्यालयहरूको हकमा अनुसुची १ बमोजिम थपिएको प्रा.शि. अनुदान, बाल विकास सहजकर्ताको मासिक रकम, विद्यालय कर्मचारीको मासिक रकम, पोशाक खर्च लगायतका अनुदानहरू आ.व.

खण्ड: ४

संख्या : २

मिति : २०७७/०८/२९

२०७७/७८ को दोस्रो चौमासिकबाट लागु हुने गरी वितरण गरिने छ साथै श्री च्याम्रादेवी मा.वि. र श्री हिमालय सरस्वती आ.वि. का लागि दिँदै आएको शिक्षण सहयोग अनुदान आ.व. २०७७ /७८ को दोस्रो चौमासिक देखि खारेज भएको मानिनेछ ।

८. व्याख्या तथा बाधा अड्काउ फुकाउ सम्बन्धी व्यवस्था: यस कार्यविधिमा उल्लेख गरिएका सबै बुदाँहरुको अन्तिम व्याख्या गर्ने र बाधा अड्काउ फुकाउने अधिकार गाउँकार्यपालिका तथा गाउँ सभामा निहित हुनेछ ।

९. परिमार्जन तथा संशोधन: यस कार्यविधिमा उल्लेख गरिएका व्यवस्था तथा आधारहरुलाई आवश्यकता अनुसार जुनसुकै बखत गाउँकार्यपालिकाको बैठकबाट परिमार्जन तथा संशोधन गर्न सकिने छ ।

*** समाप्त ***

अनुसूची - १

शिक्षक दरवन्दी वितरण-२०७७ (पालिका अनुदान)

क्र.स.	विद्यालयको नाम	नयाँ दरवन्दी तालिका	बा. वि. /का.स. संख्या	वि.क. अनुदान (मासिक)	बा. वि./ का. स. अनुदान रकम (मासिक)	शिक्षक अनुदान रकम (मासिक)	पोशाक खर्च वार्षिक	जम्मा
१	लसाङ्कर्पो आ.वि.	२प्रा.शि.		१०००	६०००	२६०००	२००००	४६६०००
२	गणेश हिमाल आ.वि.	२प्रा.शि.		१०००	६०००	२६०००	२००००	४६६०००
३	सम्तेन छोइलिङ गोन्पाविद्यालय	१प्रा.शि.		१०००	६०००	१३०००	१००००	२५००००
४	गोठेनदेवी आ.वि.	१प्रा.शि.		१०००	६०००	१३०००	१००००	२५००००
५	दोड्डेनदेवी मा.वि.	२प्रा.शि., १ नि.मा.शि. र २मा.शि.		३५००	६०००	१०१०००	६००००	१३८६०००
६	खासागाउँ आ.वि.	१प्रा.शि.		१०००	६०००	१३०००	१००००	२५००००
७	च्याम्रादेवी मा.वि.	३नि.मा.शि. र २ मा.वि		३५००	६०००	१०५०००	५००००	१४२४०००
८	मुक्रापदेवी मा.वि.	१प्रा.शि. र १ नि.मा.शि.	१ का.स.	३५००	६०००	२८०००	३००००	४८००००
९	डुवाङ आ.वि.	२प्रा.शि.		१०००	६०००	२६०००	२००००	४६६०००
१०	कन्यादेवी आ.वि.	२प्रा.शि.		१०००	६०००	२६०००	२००००	४६६०००
११	हिन्दुङ आ.वि.	२प्रा.शि.		१०००	६०००	२६०००	२००००	४६६०००
१२	सङ्घर्ष आ.वि.	१प्रा.शि.		१०००	६०००	१३०००	१००००	२५००००
१३	कञ्चन आ.वि.	१प्रा.शि.		१०००	०	१३०००	१००००	१७८०००
१४	नेवेर आ.वि.	२प्रा.शि.		१०००	६०००	२६०००	२००००	४६६०००
१५	तेङचेत आ.वि.	१प्रा.शि.		१०००	६०००	१३०००	१००००	२५००००
१६	रुप्टुङदेवी आ.वि.	३प्रा.शि.		१०००	६०००	३९०००	३००००	५८२०००
१७	लापा मा.वि.	२प्रा.शि. र २ नि.मा.शि.		३५००	६०००	५६०००	४००००	८२६०००
१८	हिमालय सरस्वती आ.वि.	१प्रा.शि. र ४ नि.मा.शि.		३५००	६०००	७३०००	५००००	१०४००००

खण्ड: ४

संख्या : २

मिति : २०७७०८२९

क्र.स.	विद्यालयको नाम	नयाँ दरवन्दी तालिका	बा. वि. /का.स. संख्या	वि.क. अनुदान (मासिक)	बा. वि./ का. स. अनुदान रकम (मासिक)	शिक्षक अनुदान रकम (मासिक)	पोशाक खर्च वार्षिक	जम्मा
१९	सातकन्या आ.वि.	२ प्रा.शि.		१०००	६०००	२६०००	२००००	४१६०००
२०	तिम्ला आ.वि.	२ प्रा.शि. र २ नि.मा.शि.		३५००	६०००	५६०००	४००००	८२६०००
२१	पञ्चकन्या आ.वि.	१ प्रा.शि.		१०००	०	१३०००	१००००	१७८०००
	जम्मा	३२ प्रा.शि., १ नि.मा.शि., ४ मा.शि. र १ का.स.=५०		३६०००	११४०००	७३१०००	५१००००	११०८२०००
	वार्षिक जम्मा रकम			४३२०००	१३६८०००	८५९२०००	४९००००	१०८८२०००

आज्ञाले
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
रुबी भ्याली गाउँपालिका